



नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरा

को

आ.व.२०७७/७८ को प्रथम त्रैमासिक अवधि सम्मको सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) को प्रयोजनको लागि जारी गरिएको जानकारी

कार्यालयको स्वरूप, प्रकृति र पृष्ठभूमी

साबिकको पशु विकास फार्म पोखरा र राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, नेपाल सरकारको निर्णय अनुसार आ.व. २०७५।७६ देखि एकिकृत भई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा नामाकरण गरिएको हो । आ.व. २०१७।१८ मा न्यूजील्याण्ड सरकारको सहयोगमा भेडा वृद्धि केन्द्रको रूपमा स्थापना भएको साबिकको पशु विकास फार्म पोखरा, स्थानीय स्तरमा भेडी फारमको नामले चिनिन्छ । २०२६ सालमा यो फार्म “पशु विकास फार्म, पोखरा” मा परिणत गरियो र फार्ममा भेडाका अतिरिक्त भैंसी, बंगुर, कुखुरा तथा चरन विकास कार्यक्रम समेत सुरु गरियो । वि.सं. २०३१ देखि २०३८ सम्म GTZ को सहयोगमा सञ्चालित गण्डकी अञ्चल कृषि विकास आयोजना अन्तर्गत प्राप्त सहयोगमा फार्मका धेरै भौतिक पूर्वाधारहरू निर्माण गरिए र उन्नत पशुपन्छी, मेशिनरी औजार आदि समेत आयात गरियो । हाल यो फार्म राष्ट्रिय पशु प्रजनन कार्यालयको न्युक्लियस हर्ड व्यवस्थापन शाखाको रूपमा रहेको छ र यस शाखाले उन्नत पशुपक्षी, बीउ, बेर्ना उत्पादन गर्नुका साथै उन्नत प्रविधि हस्तान्तरण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

साबिकको राष्ट्रिय पशु प्रजनन केन्द्रको इतिहास हेर्दा वि.सं. २००८ सालमा लाइभष्टक ईम्प्रुभमेन्ट सेक्सन, सिंहदरवारको नामबाट शुरु भएको थियो । त्यस बेला देखि बेलायतबाट छोटो सिंग भएका जातका साढे, जर्सी र ब्राउनस्वीस जातका गाई तथा साढे र पाकिस्तानबाट रेड सिन्धी जातका गाई तथा साढे नेपालमा ल्याई स्थानिय गाईहरूमा प्रयोग गरी बर्णशंकर बाच्छा बाच्छीहरू उत्पादनबाट तिनीहरूको वंश सुधार गरी उत्पादकत्वमा वृद्धि गर्ने कार्यमा सहयोग पुऱ्याईएको थियो । आ.व. २०२५।०२६ मा कृत्रिम गर्भाधान आयोजना त्रिपुरेश्वरबाट जर्सी, ब्राउनस्वीस, आयरसायर तथा होलिस्टिन साढेको वीर्य संकलन गरी तरल वीर्यबाट कृत्रिम गर्भाधान गराउने कार्यको शुरुवात भएको थियो । आ.व. २०३७।०३८ सालमा त्रिपुरेश्वरमा तरल नाइट्रोजन प्लान्टको स्थापना भए पछि तरल वीर्य को साथै जमेको वीर्य संकलन गरी कृत्रिम गर्भाधान कार्य गर्न थालिएको थियो । पछि कृत्रिम गर्भाधान आयोजनाको नाम पशु प्रजनन महाशाखा रह्यो र वि.सं. २०४१।०४२ सालमा त्रिपुरेश्वरबाट यो कार्यालय खुमलटार, ललितपुरमा सारियो । आ.व. २०५२।०५३ मा कृत्रिम गर्भाधान सेवाको नाम पशु प्रजनन तथा कृत्रिम गर्भाधान शाखा राखियो । यस शाखालाई आ.व. २०५८।०५९ मा लामापाटन, पोखरामा स्थान्तरण गरियो र आ.व. २०६१।०६२



राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा कास्की

मा “राष्ट्रिय पशु प्रजनन केन्द्र” नामाकरण गरियो । यस कार्यालयको कार्य प्रकृति अनुसार नक्ष सुधारको कार्यलाई सहजीकरण गरी दुध उत्पादनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भूमिका निर्वाह गर्ने रहेको छ ।

यस कार्यालयबाट सम्पादन हुने मुख्य कामको विवरण

यस राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराबाट संचालन गरिने मुख्य मुख्य देहाय बमोजिम छन् ।

१. गाई, भैसी तथा बाखामा कृत्रिम गर्भाधान कार्यको लागि उच्च प्रजनन मान भएका रांगो, सांढे तथा बोकाको जमेको बिर्य उत्पादन तथा बितरण गर्ने ।
२. जमेको बिर्य भण्डारणको लागि तरल नाईट्रोजन उत्पादन तथा खरिद गरि बितरण गर्ने ।
३. भ्रुण प्रत्यारोपण लगायत पशु नक्ष सुधार सम्बन्धी कार्यक्रमहरू संचालन गर्ने ।
४. कृत्रिम गर्भाधान कार्यक्रम तथा कृत्रिम गर्भाधान कर्ताहरूको अनुगमन तथा नियमन गर्ने ।
५. स्थानीय पशु अनुबांशिकी श्रोतको संरक्षण तथा सम्बर्द्धन गर्ने ।
६. भैसीको नक्ष सुधार गर्न मुर्गा नक्षका राँगा उत्पादन गरी बिक्री वितरण गर्ने ।
७. उन्नत नक्ष (ल्याण्डरेश, योर्कशायर, ड्यूरोक) का बंगुरका पाठापाठी उत्पादन गरी प्रजनन कार्यका लागि बिक्री वितरण गर्ने ।
८. न्यू ह्याम्पशायर र अष्ट्रेलर्प जातका कुखुराका एक दिने चल्ला उत्पादन गरी बिक्री वितरण गर्ने ।
९. विभिन्न घाँसका बेर्ना उत्पादन गरी बिक्री वितरण गर्ने ।
१०. स्थानीय कागे नक्षका भेंडा संरक्षणको लागि पालन गर्ने ।
११. बोयर बाखाको पाठापाठी उत्पादन गरि वितरण गर्ने ।
१२. उन्नत प्रविधि हस्तान्तरण गर्ने कार्यमा सहयोग पर्याउने ।

यस कार्यालयमा रहने कर्मचारी संख्या र कार्यविवरण

यस कार्यालयमा विभिन्न सेवा समूह र श्रेणीका जम्मा ५६ जना कर्मचारीको दरबन्दी रहेको छ । दरबन्दीको विस्तृत विवरण देहाय बमोजिम छ ।

कृत दरबन्दी तथा जनशक्ति विवरण						
क्र.सं.	पद	श्रेणी	सेवा/समुह	दरबन्दी	पदपूर्ति	रिक्त
१	प्रमुख पशु विकास अधिकृत	रा.प.प्र.(प्रा.)	कृषि, लाईभस्टक	१	०	१
२	वरिष्ठ पशु विकास अधिकृत	रा.प.द्वि.(प्रा.)	कृषि, लाईभस्टक	३	३	०
३	पशु चिकित्सक	रा.प.तृ.(प्रा.)	कृषि, भेटेरीनरी	१	१	०
४	पशु विकास अधिकृत	रा.प.तृ.(प्रा.)	कृषि, लाईभस्टक	७	६	१
५	लेखा अधिकृत	रा.प.तृ.(ले.)	लेखा	१	१	०



६	पशु सेवा प्राविधिक	रा.प.अं.प्र.(प्रा.)	कृषि, लाईभस्टक	१२	५	७
७	सव ओभरसियर इलेक्ट्रिकल	रा.प.अं.प्र.(प्रा.)	इन्जिनियरिङ	१	०	१
८	सव ओभरसियर इलेक्ट्रोनिक्स	रा.प.अं.प्र.(प्रा.)	इन्जिनियरिङ	१	०	१
९	नायव सुब्बा	रा.प.अं.प्र.(प्रा.)	सामान्य प्रशासन	१	१	०
१०	नायव पशु सेवा प्राविधिक	रा.प.अं.द्वि.(प्रा.)	कृषि, लाईभस्टक	११	४	७
११	हलुका सवारी चालक	श्रेणी विहिन	सामान्य प्रशासन	४	३	१
१२	कार्यालय सहयोगी	श्रेणी विहिन	सामान्य प्रशासन	१३	२ स्थायी (११ करार)	०
जम्मा				५६	४१	१५

विभिन्न पदहरूको कार्य विवरण

- **प्रमुख पशु विकास अधिकृत:** कार्यालयको प्रमुखको रूपमा कार्य गर्ने, कामको जिम्मेवारीको बाँडफाँड गर्ने, पशु सेवा विभाग संग समन्वय गरी पशु सेवा विकास तथा पशु प्रजननसंग सम्बन्धित विभिन्न नीति तथा कार्यविधीको कार्यान्वयन गर्ने/गराउने, मातहतका वरिष्ठ पशु विकास अधिकृतहरूको सुपरिवेक्षण गर्ने आदि ।
- **वरिष्ठ पशु विकास अधिकृत:** कार्यालयको विभिन्न शाखाहरूमा सुपरभाइजरको रूपमा कार्य गर्ने, अधिकृतहरूको कामको जिम्मेवारीको बाँडफाँड गर्ने, स्वीकृत कार्यक्रमहरूको कार्यान्वयन गर्ने/गराउने, कार्यालयको प्रमुख वा फोकल अधिकृत वा सूचना अधिकृतको रूपमा कार्य गर्ने, मातहतका अधिकृतहरूको सुपरिवेक्षण गर्ने आदि ।
- **लेखा अधिकृत:** कार्यालय संचालनमा हुने सम्पूर्ण लेखा व्यवस्थापन गर्ने, लेखा शाखाको प्रमुखको रूपमा काम गर्ने आदि ।
- **पशु विकास अधिकृत र पशु चिकित्सक:** कार्यालयका विभिन्न शाखाहरूको प्रमुखको रूपमा कार्य गर्ने, स्वीकृत कार्यक्रमहरूको कार्यान्वयन गर्ने, पशुहरूको उपचार गर्ने गराउने र मातहतका प्राविधिकहरूको सुपरिवेक्षण गर्ने आदि ।
- **पशु सेवा प्राविधिक:** कार्यालयमा रहेका विभिन्न शाखाहरूमा प्राविधिक ईन्चार्जको रूपमा कार्य गर्ने ।
- **नायव सुब्बा:** प्रशासन संग सम्बन्धित सबै कार्य प्रशासन प्रमुखको रूपमा रहि काम गर्ने आदि । कार्यालय सञ्चालनका क्रममा आवश्यक विभिन्न चिठी पत्रहरू, फाईलहरू दर्ता वा चलानी तथा जिन्सी सामानहरूको अध्यावधिक अभिलेख राख्ने ।
- **नायव पशु सेवा प्राविधिक:** कार्यालयमा रहेका विभिन्न शाखाहरूमा प्राविधिक ईन्चार्जको रूपमा कार्य गर्ने ।



कार्यालयबाट प्रदान गरिने सेवा

यस कार्यालयबाट प्रदान गरिने प्रमुख सेवाहरूमा उन्नत पशुपंक्षी, बीउ, बेर्ना उत्पादन गर्नुका साथै उन्नत प्रविधि हस्तान्तरण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यस कार्यालयको कार्य प्रकृति अनुसार नक्ष सुधारको कार्यलाई सहजीकरण गरी दुध उत्पादनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भूमिका निर्वाह गर्ने रहेको छ । सम्बन्धित भेटेरीनरी अस्पता तथा पशु सेवा विज्ञ केन्द्र र स्थानिय निकायहरूमा कृत्रिम गर्भाधान सेवा विस्तारको लागि तरल नाईट्रोजन तथा जमेको वीर्य वितरण गरी सेवालाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ भने यस कार्यालयबाट कृत्रिम गर्भाधान, पशु प्रजनन तथा पशुपालन सँग सम्बन्धित विभिन्न प्रविधि तथा जानकारीहरू पनि कृषक समक्ष पुर्याउने लगायतका सेवा उपलब्ध गराउदै आएको छ ।

सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी

कार्यालयबाट कार्य सम्पादन गर्न देहायको कामको लागि देहाय बमोजिमका जिम्मेवारी तोकिएको छ ।

क्रसं	सम्बन्धित शाखा	जिम्मेवार अधिकृत	सुपरभाइजर	केन्द्र प्रमुख
१	प्रविधि प्रसार तथा योजना	श्री भरतराज गौतम	श्री शिवनाथ महतो	डा. नारायण प्रसाद शर्मा
२	राँगो साँढे तथा बोका व्यवस्थापन	डा. राम चन्द्र आचार्य	डा. खगेन्द्रराज सापकोटा	
३	जमेको वीर्य उत्पादन	डा. भाजुराम महतो	डा. खगेन्द्रराज सापकोटा	
४	जमेको वीर्य तथा तरल नाईट्रोजन वितरण	डा. महेन्द्र मल्ल	श्री शिवनाथ महतो	
५	गाइभैसी व्यवस्थापन	श्री शान्त सुवेदी	श्री शिवनाथ महतो	
६	बंगुर कुखुरा व्यवस्थापन	डा. अपार पौडेल	श्री शिवनाथ महतो	
७	भेडा बाखा व्यवस्थापन	डा. अपार पौडेल	श्री शिवनाथ महतो	
८	चरन तथा पशु आहारा व्यवस्थापन	श्री शान्त सुवेदी	श्री शिवनाथ महतो	
९	दोहोरो मार्ग व्यवस्थापन (डेरी)	डा. राम चन्द्र आचार्य	श्री शिवनाथ महतो	
१०	दोहोरो मार्ग व्यवस्थापन (दाना)	श्री भरतराज गौतम	श्री शिवनाथ महतो	
११	लेखा	श्री पदम बहादुर धिमिरे	डा. नारायण प्रसाद शर्मा	
१२	प्रशासन	श्री विष्णु प्रसाद पौडेल	डा. नारायण प्रसाद शर्मा	

सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधी

यस कार्यालयको प्रमुख कार्य राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन गर्ने, न्यूक्लियस हर्ड (गाइ, भैसी, बंगुर, कुखुरा, भेडा, बाखा) को व्यवस्थापन, तरल नाईट्रोजन तथा जमेको वीर्य वितरणमा सहयोग गर्ने हो । यस कार्यालयबाट अन्य उपलब्ध गराउने देहायका सेवाहरूमा तपशिल बमोजिमको राजस्व लिने गरेको छ ।

क्र.सं	उपलब्ध हुने सेवाहरू	राजस्व दस्तुर रु.	कैफियत
१	बंगुरको शुद्ध पाठापाठी (३५ देखि ४५ दिने, प्रा.ग.बाट जन्मेका) प्रतिगोटा	५०००	
२	बंगुरको शुद्ध पाठापाठी (४६ देखि ६० दिने, प्रा.ग.बाट जन्मेका) प्रतिगोटा	५५००	
३	बंगुरको शुद्ध पाठापाठी (६१ देखि ९० दिने, प्रा.ग.बाट जन्मेका) प्रतिगोटा	६५००	



४	वंगुरको शुद्ध पाठापाठी (३५ देखी ४५ दिनसम्मको, कृ.ग.बाट जन्मेको) प्रतिगोटा	६०००	
५	वंगुरको शुद्ध पाठापाठी (४६ देखी ६० दिनसम्मको, कृ.ग.बाट जन्मेको) प्रतिगोटा	६५००	
६	वंगुरको शुद्ध पाठापाठी (६१ देखी ९० दिन सम्मको, कृ.ग.बाट जन्मेको) प्रतिगोटा	७५००	
७	वंगुरको क्रस पाठापाठी (३५ देखी ४५ दिनसम्मको, प्रा.ग.बाट जन्मेका) प्रतिगोटा	४५००	
८	वंगुरको क्रस पाठापाठी (४६ देखी ६० दिनसम्मको, प्रा.ग.बाट जन्मेका) प्रतिगोटा	रु ५०००	
९	वंगुरको क्रस पाठापाठी (६१ देखी ९० दिनसम्मको, प्रा.ग.बाट जन्मेका) प्रतिगोटा	रु ६०००	
१०	प्रजनन अयोग्य भाले तथा पोथी वंगुरको प्रति केजि जिवित तौल	१५०	
११	कुखुराको भाले लागेको अण्डा प्रतिगोटा	१२	
१२	कुखुराको मभौला अण्डा प्रतिगोटा	८	
१३	कुखुराको चर्केको अण्डा प्रतिगोटा	५	
१४	कुखुराको एकदिने चल्ला प्रतिगोटा	४०	
१५	कुखुराको २ हप्ते चल्ला प्रतिगोटा	५०	
१६	कुखुराको ३ हप्ते चल्ला प्रतिगोटा	७०	
१७	कुखुराको ४ हप्ते चल्ला प्रतिगोटा	८५	
१८	कुखुराको ५ हप्ते चल्ला प्रतिगोटा	१००	
१९	कुखुराको ६ हप्ते चल्ला प्रतिगोटा	१२०	
२०	कुखुराको ७ हप्ते चल्ला प्रतिगोटा	१४०	
२१	कुखुराको ८ हप्ते चल्ला प्रतिगोटा	१६०	
२२	कुखुराको ९ हप्ते चल्ला प्रतिगोटा	१८०	
२३	कुखुराको १० हप्ते चल्ला प्रतिगोटा	२००	
२४	कुखुराको ११ हप्ते चल्ला प्रतिगोटा	२३०	
२५	कुखुराको १२ हप्ते चल्ला प्रतिगोटा	२५०	
२६	प्रजनन अयोग्य भाले कुखुरा(प्रतिकेजी)	३००	
२७	प्रजनन अयोग्य पोथी कुखुरा(प्रतिकेजी)	२००	
२८	भैसीको मलखाद	३	
२९	कुखुराको मलखाद	५	
३०	वंगुरको मलखाद	३	
३१	बाखाको मलखाद	५	
३२	भेंडाको मलखाद	५	
३३	प्रजननयोग्य बोयर बोका जिवित तौल प्रतिकेजि	१०००	
३४	प्रजननयोग्य बोयर बाखा जिवित तौल प्रतिकेजि	७००	
३५	प्रजनन अयोग्य बोयर बोका जिवित तौल प्रतिकेजि (२ वर्षभित्रको)	३५०	
३६	प्रजनन अयोग्य बोयर बोका जिवित तौल प्रतिकेजि (२ वर्षभन्दा माथिको)	३५०	
३७	प्रजनन अयोग्य बोयर पाठी जिवित तौल प्रतिकेजि	३००	



३८	प्रजनन् अयोग्य बोयर माउ जिवित तौल प्रतिकेजि	२५०	
३९	जमेको वीर्य प्रतिडोज (स्वदेशी)	२५	
४०	जमेको वीर्य प्रतिडोज (विदेशी)	२५	
४१	तरल नाइटोजन प्रति लिटर	३०	
४२	नेपियर सेट्स प्रतिगोटा	११५०	
४३	प्रजनन् योग्य राँगा	तयारी मासुको मुल्य गुणा जिवित तौल लाई निश्चीत फ्याक्टरले भाग गर्ने	
४४	प्रजनन् अयोग्य राँगाभैसी तथा पाडापाडी	"	
४५	प्रजनन् अयोग्य राँगा	"	
४६	प्रजनन् योग्याअयोग्य थुमा प्रतिकेजि जिवित तौल	३५०	
४७	पाठी(भेडा)कलिंग प्रतिकेजि जिवित तौल	३००	
४८	माउ (भेडा) प्रतिकेजि जिवित तौल	२५०	
४९	गाईको दुध प्रतिलिटर रु	७०	
५०	भैसीको दुध प्रतिलिटर रु	१००	
५१	वहुवर्षिय घाँसको सेट प्रतिगोटा रु	११५०	
५२	तरल नाइटोजन प्रति लिटर	३०	
५३	नेपियर सेट्स प्रतिगोटा	११५०	

निर्णय गर्ने प्रक्रिया र अधिकारी

यस कार्यालयले कार्य फछ्यौटको क्रममा समान्य प्रकृतिका विषयमा सम्बन्धित कार्यालयको स्टाफ बैठक, खरिद एकाईको बैठक, विभागीय नीति निर्देशनमा निर्णयमा पुग्ने गरेको छ भने कुनै विशेष निर्णयहरू गर्नुपर्दा माथिल्लो निकाय श्री पशु सेवा विभागको केन्द्रिय स्तरको बैठक तथा टिप्पणी आदेशबाट निर्णय प्रक्रिया सम्पन्न हुन्छ ।

निर्णय उपर उजुरी सुन्ने अधिकारी

जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने निकायको रूपमा यस कार्यालय नरहे तापनि कामको सन्दर्भमा कुनै गुनासो वा उजुरी भएमा जुन कर्मचारी वा अधिकृतको कामको विषयमा गुनासो वा उजुरी हो सो भन्दा एक तह माथिको सम्बन्धित अधिकृत वा कार्यालयका कार्यालय प्रमुख वा पशु सेवा विभाग उजुरी सुन्ने अधिकारी। निकाय रहेको छ ।

सूचना अधिकारी र प्रमुखको नाम र पद

नेपाल सरकारका उपसचिव डा. नारायण प्रसाद शर्मा (९८५६०४०४८९) कार्यालय प्रमुख रहेको यस केन्द्रको सूचना अधिकारीको रूपमा बरिष्ठ पशु विकास अधिकृत, श्रीशिवनाथ महतो (९८५६०८४९५२) लाई तोकिएको छ ।



ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

यस कार्यालयसंग प्रत्यक्ष रूपमा सम्बन्धित ऐन, नियम तथा निर्देशिकाको विवरण यस प्रकार रहेको छ । यसको विद्युतिय प्रति पनि कार्यालयको वेभसाइटमा उपलब्ध गराइएको छ ।

१. प्रस्तावित पशु प्रजनन नीति, २०६७
२. राष्ट्रिय कृषि नीति, २०६१
३. पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ र नियमावली २०५६
४. दोहोरो मार्ग सञ्चालन निर्देशिका
५. पशु सेवा विभागको कार्य सञ्चालन निर्देशिकाहरू
६. दुधालु गाइ बंश सुधार कार्यक्रम निर्देशिका

आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अध्यावधिक विवरण
(कृपया यस सम्बन्धी जानकारी अर्को पृष्ठमा हेर्नुहोला)



राष्ट्रिय पशु प्रजनन कार्यालय
कार्यालय कोड नं.: ३१२०२३९०२

खर्चको फाटवारी

आर्थिक महिनाको



म. नं. प. फा. नं. २१०

आर्थिक वर्ष:- २०७७/७८

बजेट उपशीर्षक: ३१२०२१०३४-पशुपन्डी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यक्रम

खर्च/ वित्तीय सङ्केत नं	खर्च/वित्तीय सङ्केतको नाम	अन्तिम बजेट	यस महिना सम्मको निकास	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी रकम	पेशकी बाहेक खर्च रकम	बाँकी बजेट
३११२२	गैर आवासिय भवन निर्माण/खरिद	२८,३५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२८,३५०,०००.००
३११२२	मेशिनरी तथा औजार	१६,०६०,०००.००	०.००	२९२,९९८.००	२९०,२४५.००	५०३,२४३.००	५०३,२४३.००	१५,५५६,७५७.००	
३११२३	फर्निचर तथा फिक्चर्स	५००,०००.००	०.००	५७,५००.००	८६,७८४.००	१४४,२८४.००	१४४,२८४.००	३५५,७१६.००	
३११५९	अन्य सार्वजनिक निर्माण	४,६६०,०००.००	०.००	०.००	०.००	०.००	०.००	४,६६०,०००.००	
३११६१	निर्मित भवनको संरचनात्मक सुधार खर्च	५००,०००.००	०.००	०.००	४७७,७३५.००	४७७,७३५.००	४७७,७३५.००	२२,२६५.००	
	कुल जम्मा	५०,०७०,०००.००	०.००	३५०,४९८.००	७७४,७६४.००	१,१२५,२६२.००	१,१२५,२६२.००	४८,९४४,७३८.००	

अन्तिम बजेटको तुलना (%प्रतिशतमा)

48.83

11/19/2020



11/19/2020

राष्ट्रिय पशु प्रजनन कार्यालय
कार्यालय कोड नं.: ३१२०२३९०२

खर्चको फाटवारी
आश्विन महिनाको
२०७७/७८


म. ले. प. फा. न. २१०

आर्थिक वर्ष:- २०७७/७८

बजेट उपशीर्षक : ३१२०२१०३३-पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यक्रम

खर्च/ वित्तीय सङ्केत नं	खर्च/वित्तीय सङ्केतको नाम	अन्तिम बजेट	यस महिना सम्मको निकास	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी बाहेक खर्च रकम	बाँकी बजेट
२११११	पारिश्रमिक कर्मचारी	२२,५४३,०००.००	०.००	२,४३६,६६०.६०	२,४४२,४७४.००	४,८७९,१३४.६०	०.००	४,८७९,१३४.६०	१७,६६३,८६५.४०
२११२१	पोशाक	५७०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५७०,०००.००
२११३२	महंगी भत्ता	१,१२४,०००.००	०.००	१२२,०००.००	६१,०००.००	१८३,०००.००	०.००	१८३,०००.००	९४१,०००.००
२११३९	अन्य भत्ता	७३,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	७३,०००.००

कुल जम्मा	१६२,६१३,०००.००	०.००	९,३४९,८११.१०	१८,३३८,६९२.७०	२७,६८८,५०३.८०	१,११९,०००.००	२६,५६९,५०३.८०	१३४,९२४,४९६.२०
अन्तिम बजेटको तुलना (%प्रतिशतमा)								



1/4



खर्च/ वित्तीय सङ्केत नं	खर्च/वित्तीय सङ्केतको नाम	अन्तिम बजेट	यस महिना सम्मको निकास	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	बाँकी बजेट
२१२१२	योगदानमा आधारित नियतभरण तथा उपदान कोष खर्च	१००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१००,०००.००
२१२१३	योगदानमा आधारित बीमा कोष खर्च	२००,०००.००	०.००	२४,४००.००	१२,२००.००	३६,६००.००	३६,६००.००	३६,६००.००	१६३,४००.००
२२२११	पानी तथा विजुली	११,१५०,०००.००	०.००	०.००	३,०२९,४२२.००	३,०२९,४२२.००	३,०२९,४२२.००	३,०२९,४२२.००	८,१२०,५७८.००
२२२१२	संचार महसुल	३७४,०००.००	०.००	४०,५००.००	५००.००	४०,९००.००	४०,९००.००	४०,९००.००	३२४,०००.००
२२२१२	इन्धन (कार्यालय प्रयोजन)	३,८४८,०००.००	०.००	२३१,३९८.००	४९७,७२०.००	७२९,११८.००	७२९,११८.००	७२९,११८.००	३,११८,८८२.००
२२२१३	सवारी साधन मर्मत खर्च	२,५३२,०००.००	०.००	१५४,६२७.००	६९८,६९९.००	८५३,३२६.००	८५३,३२६.००	८५३,३२६.००	१,६७८,६७४.००
२२२१४	बिमा तथा नवीकरण खर्च	५३९,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५३९,०००.००

कुल जम्मा	१६२,६१३,०००.००	०.००	९,३४९,८११.१०	१८,३३८,६९२.७०	२७,६८८,५०३.८०	१,१९९,०००.००	२६,५६९,५०३.८०	१३४,९२४,४९६.२०
अन्तिम बजेटको तुलना (प्रतिशतमा)								

Handwritten signature and date: ११/०५/२०२०



खर्च/ वित्तीय सङ्केत नं	खर्च/वित्तीय सङ्केतको नाम	अन्तिम बजेट	यस महिना सम्मको विकास	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	शेर्कीको शेर्की बहिर्क खर्च रकम	बाँकी बजेट
२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	२,०४१,०००.००	०.००	३२,८६५.००	१,०७१,३७४.००	१,१०४,२३९.००	१,१०४,२३९.००	९३६,७६१.००
२२२३१	निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	७,७४५,०००.००	०.००	०.००	०.००	०.००	०.००	७,७४५,०००.००
२२३११	मसालन्द तथा कार्यालय सामाग्री	६९३,०००.००	०.००	१५८,६३३.००	१७८,६९३.००	३३७,३२६.००	३३७,३२६.००	३५५,६७४.००
२२३१४	इन्धन - अन्य प्रयोजन	१५०,०००.००	०.००	०.००	१६,८००.००	१६,८००.००	१६,८००.००	१३३,२००.००
२२३१५	पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	१,००५,०००.००	०.००	३४०,५९२.००	२९८,००६.००	६३८,५९८.००	६३८,५९८.००	३६६,४०२.००
२२४११	सेवा र परामर्श खर्च	५,९००,०००.००	०.००	२८६,३४२.००	४०३,१८४.००	६८९,५२६.००	६८९,५२६.००	५,२१०,४७४.००

कुल जम्मा	१६२,६१३,०००.००	०.००	९,३४९,८११.१०	१८,३३८,६९२.७०	२७,६८८,५०३.८०	१,१९९,०००.००	२६,५६९,५०३.८०	१३४,९२४,४९६.२०
अन्तिम बजेटको तुलना (%प्रतिशतमा)								

Handwritten signature and text: *Handwritten signature*
 ३/४





खर्च/ वित्तीय सङ्केत नं	खर्च/वित्तीय सङ्केतको नाम	अन्तिम बजेट	यस महिना सम्मको विकास	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	यस महिना सम्मको बाँकी खर्च रकम	बाँकी बजेट
२२४१२	सूचना प्रणाली तथा साफ्टवेयर संचालन खर्च	१८०,०००.००	०.००	०.००	०.००	०.००	०.००	१८०,०००.००
२२४१३	करार सेवा शुल्क	२,८९१,०००.००	०.००	३५०,६४०.००	३५०,४४५.२०	७०१,०८५.२०	७०१,०८५.२०	२,१८९,९१४.८०
२२५२१	उत्पादन सामग्री/ सेवा खर्च	५८,१४३,०००.००	०.००	४,०९९,३२५.५०	७,९३०,६५१.५०	१२,०२९,९७७.००	१०,९६९,९७७.००	४६,११३,०२३.००
२२५२२	कार्यक्रम खर्च	३६,९५१,०००.००	०.००	७६५,०१३.००	१,१९७,१५१.००	१,९६२,१६४.००	१,९६२,१६४.००	३४,९८८,८३६.००
२२६११	अनुगमन, मूल्यांकन खर्च	१,९००,०००.००	०.००	१८५,३००.००	०.००	१८५,३००.००	१८५,३००.००	१,७१४,७००.००
२२६१२	भ्रमण खर्च	१,३६१,०००.००	०.००	८०,५००.००	७४,०००.००	१५४,५००.००	१५४,५००.००	१,२०६,५००.००
२२७११	विविध खर्च	६००,०००.००	०.००	३२,०१५.००	७६,३७३.००	१०८,३८८.००	१०,०००.००	४९१,६१२.००
	कुल जम्मा	१६२,६१३,०००.००	०.००	९,३४९,८११.१०	१८,३३८,६९२.७०	२७,६८८,५०३.८०	१,११९,०००.००	१३४,९२४,४९६.२०
	अन्तिम बजेटको तुलना (%प्रतिशतमा)							

तयार गर्नेको दस्तखत:

नाम:

दर्जा:

मिति:

प्रमाणित गर्नेको दस्तखत:

नाम:

दर्जा:

मिति:

चालु आ.व.प्रथम त्रैमासिकमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भए सो को विवरण

आर्थिक वर्ष २०७७।७८ मा सञ्चालित कार्यक्रम र सोको प्रगति विवरण समेतको प्रतिवेदन प्रकाशन तथा सम्प्रेषण गरिएको हुँदा प्रतिवेदनबाट आवश्यक जानकारी प्राप्त हुने । यसको विद्युतिय प्रति तथा भिडियोहरू कार्यालयको वेभसाइटमा पनि राखिएको छ ।

कार्यालयले सञ्चालन गरेका मुख्य मुख्य कार्यक्रम र सोको प्रगति विवरण

सम्पादन भएका प्रमुख कार्यहरू	कार्यान्वयन स्थिती	पहिचान भएका प्रमुख समस्याहरू	कैफियत
जमेको वीर्य उत्पादन	२२३५५२	विदेशबाट उच्च प्रजनन मान भएका राँगो र साढेहरू खरिद हुन नसक्दा र फार्ममा भएका राँगोसाँढेहरू उमेर या अन्य कारणले	चालु आवमा पनि राँगो साँढे आयातको कार्यक्रम राखिएको
जमेको वीर्य वितरण	२४०७७५	हटाउनुपर्ने भएकोले वीर्य उत्पादन सोचेअनुरूप गर्न कठिनाइ भैरहेको	
त.ना. उत्पादन लि	८८७५		
त.ना. खरीद लि	३२५३२		
त.ना. वितरण लि	३३८२५		
कृत्रिम गर्भाधान	१३९७६३		
यस वर्षपनि प्रशस्त साइलेज उत्पादन गर्न सफल भएको।	१२०० मेट्रिक टन		
४ हेक्टर क्षेत्रफलमा रहेको अर्को पुरानो नेपियर प्लटलाइ सुपर नेपियरबाट प्रतिस्थापित गरीएको	४ हेक्टर		
कोभिड १९ का कारण सिर्जित लकडाउनका बाबजुद पनि कार्यालयवाट यस अवधिमा उत्पादन भएको वस्तुको विक्रीवापत उल्लेख्य गैरकर राजश्व प्राप्त भएको	रु १,४४,१५,६४८।००		



मुख्य मुख्य उत्पादन विवरण आ.व. २०७७।७८ प्रथम त्रैमासिक

विवरण	इकाइ	प्रगती	कैफीयत
चल्ला उत्पादन	संख्या	५३६४१	
अण्डा उत्पादन	संख्या	१२१५३५	
बंगुरको पाठापाठी उत्पादन	संख्या	२१३	
पाडापाडी उत्पादन	संख्या	२५	
भैसीको दुध उत्पादन केजी	केजी	२४०४१	
गाइको दुध उत्पादन केजी	केजी	१००४७	
भैंडाको पाठापाठी उत्पादन	संख्या	१४	
बोयर बाखाको पाठापाठी उत्पादन	संख्या	१९	
बिभिन्न घाँस खेती	हेक्टर	१८	
साइलेज उत्पादन	मे टन	१२००	
<u>दोहोरो मार्ग व्यवस्थापन</u>			
जम्मा दाना उत्पादन	केजी	१३०२६५	
दुध प्रशोधन तथा विक्री	केजी	३३९३३	

आ.व. २०७७।७८ प्रथम त्रैमासिकमा वितरित पशुपंक्षीको विवरण				
क्र सं	जिल्ला संख्या	पशुपन्क्षीको प्रकार	वितरित संख्या	लाभान्वित परिवार संख्या
१	७	कुखुराको चल्ला	५३०२९	५३४
२	११	बंगुरको पाठापाठी	२६	१९
३	३	प्रजननको पाडा	४	२५ (१ वटा समुह समेत)
पशुपंक्षी वितरणबाट कुल लाभान्वित परिवार संख्या				५७८

सार्वजनिक निकायको वेवसाईट भए सो को विवरण

यस कार्यालयको वेवसाईट www.nlbo.gov.np नियमित अध्याबधिक गरी राखिएको छ ।



सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण

वैदेशिक सहायता, ऋण तथा प्राविधिक सहयोग प्राप्त नभएको ।

सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधी छैन ।

सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषय

हालसम्म लिखित रूपमा कुनै पनि सूचना माग सम्बन्धि निवेदन परेको छैन ।

सार्वजनिक निकायका सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भए सो को विवरण

यस कार्यालयबाट प्रदान गर्नु पर्ने सूचनाहरू केन्द्रको वेबसाईट www.nlbo.gov.np तथा सूचना पाटि, राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्रपत्रिकामा प्रकाशन गर्ने गरिएको छ ।

सम्पर्क ठेगाना

यस कार्यालयसँग सम्बन्धित विषयमा थप जानकारी चाहिएमा कार्यालयको वेबसाईट www.nlbo.gov.np मा हेर्न वा कुनै समस्या, सुझाव भएमा देहायको ठेगानामा सम्पर्क राख्न सकिनेछ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरा

फोन नं. : ०६१-५०५३८९

ईमेल: nlbc.pokhara@gmail.com, वेबसाईट: www.nlbo.gov.np

